



लौ शरीरलाई पोषण र, दिमागलाई शक्ति प्रदान गरौं तथा तपाईंको बच्चाको लागि गर्मी यामको सदुपयोग गरौं

- उमेर 1-18 वर्ष सम्मका बाल-बालिकाहरूका लागि उपलब्ध
- निःशुल्क (ब्रेकफास्ट/लञ्च)
- केही सिक्ने रमाइलो अवसरहरू
- बाहिरी खेलकुद तथा क्रियाकलापहरू
- सुरक्षित स्थल

थप जानकारी पाउन तथा आफ्नो निकटतम गर्मी याम खाद्य किरण
साइट पत्ता लगाउन:

MakeSummerCount.org मा जानुहोस्
वा

211 मा कल गर्नुहोस् वा
(प्रयाङ्किलन काउन्टि बाहिर)
1.866.3.HUNGRY
(1.866.348.6479)



लौ शरीरलाई पोषण र, दिमागलाई शक्ति प्रदान गरौं तथा तपाईंको बच्चाको लागि गर्मी यामको सदुपयोग गरौं

- उमेर 1-18 वर्ष सम्मका बाल-बालिकाहरूका लागि उपलब्ध
- निःशुल्क (ब्रेकफास्ट/लञ्च)
- केही सिक्ने रमाइलो अवसरहरू
- बाहिरी खेलकुद तथा क्रियाकलापहरू
- सुरक्षित स्थल

थप जानकारी पाउन तथा आफ्नो निकटतम गर्मी याम खाद्य किरण
साइट पत्ता लगाउन:

MakeSummerCount.org मा जानुहोस्
वा

211 मा कल गर्नुहोस् वा
(प्रयाङ्किलन काउन्टि बाहिर)
1.866.3.HUNGRY
(1.866.348.6479)



लौ शरीरलाई पोषण र, दिमागलाई शक्ति प्रदान गरौं तथा तपाईंको बच्चाको लागि गर्मी यामको सदुपयोग गरौं

- उमेर 1-18 वर्ष सम्मका बाल-बालिकाहरूका लागि उपलब्ध
- निःशुल्क (ब्रेकफास्ट/लञ्च)
- केही सिक्ने रमाइलो अवसरहरू
- बाहिरी खेलकुद तथा क्रियाकलापहरू
- सुरक्षित स्थल

थप जानकारी पाउन तथा आफ्नो निकटतम गर्मी याम खाद्य किरण
साइट पत्ता लगाउन:

MakeSummerCount.org मा जानुहोस्
वा

211 मा कल गर्नुहोस् वा
(प्रयाङ्किलन काउन्टि बाहिर)
1.866.3.HUNGRY
(1.866.348.6479)

